



रामपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ४

संख्या: ५

मिति: २०७७/०७/२०

भाग - २

रामपुर नगरपालिकाको
अनुदानको मल वितरण व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७

खण्ड १ - पृष्टभूमि:

कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गरि देशको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा खाद्य सुरक्षा बढाउन रामपुर नगरपालिका क्षेत्रभित्रमा मलको कारोबार गर्ने बिक्रेताको दर्ता/नबिकरण गरी मल आपूर्ति तथा ब्यवस्थापन प्रभावकारी बनाउन स्थानीय सरकार संचालन ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरि “ अनुदानको मल वितरण वितरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७” तयार गरि लागु गरिएको छ।

खण्ड २.- संक्षिप्त नाम, प्रारम्भ र परिभाषा :

- २.१ यो कार्यविधिको नाम “ अनुदानको मल वितरण वितरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७” रहेको छ।
- २.२ यो कार्यविधि कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिबाट लागु हुनेछ।
- २.३ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
 - क) “कार्यपालिका” भन्नाले रामपुर नगरपालिकाको कार्यपालिकालाई सम्झनु पर्दछ।
 - ख) “कम्पनी” भन्नाले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनी सम्झनु पर्दछ।
 - ग) “नगरपालिका” भन्नाले रामपुर नगरपालिका, रामपुर पाल्पालाई जनाउनेछ।
 - घ) “कृषि शाखा” भन्नाले यस नगरपालिकाको कृषि शाखा वा उपशाखा वा इकाई वा कृषि सेवा केन्द्रलाई जनाउनेछ।
 - ङ) “मल” भन्नाले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक, प्रांगारिक, सम्मिश्रित र जीवाणुयुक्त मल सम्झनु पर्छ।
 - च) “फर्म” भन्नाले प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम दर्ता भएका फर्म सम्झनु पर्दछ।
 - छ) “विक्रेता” भन्नाले मल वितरक कम्पनीबाट मल बिक्रि वितरण गर्न यस कार्यविधि बमोजिमको मल बिक्रेता प्रमाणपत्र प्राप्त सहकारी, संस्था, फर्म वा कम्पनी सम्झनु पर्दछ।
 - ज) “सहकारी संस्था” भन्नाले सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्था सम्झनु पर्दछ।
 - झ) “स्थानीय समिति” भन्नाले नेपाल सरकार द्वारा जारी गरिएको अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका २०७७ बमोजिमको “मल वितरण ब्यवस्थापन समिति” सम्झनु पर्दछ।

खण्ड ३ — उद्देश्य

- क) रामपुर नगरपालिकाको आर्थिक विकासलाई टेवा पुर्याउने ।
- ख) कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गर्ने ।
- ग) किसानलाई अनुदानको मल समयमा उपलब्ध गराउने ।

खण्ड ४ — मल वितरण व्यवस्थापन समिति

४.१. कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गरि देशको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा खाद्य सुरक्षा बढाउन रामपुर नगरपालिका क्षेत्रभित्रमा मलको कारोबार गर्ने बिक्रेताको लागि क्षेत्र निर्धारण गरि अनुमति पत्र उपलब्ध गराई स्वीकृति दिन देहाय बमोजिमको समिति रहनेछ ।

- क) संयोजक - नगर उपप्रमुख
- ख) सदस्य - प्रमुख प्रशासकीय अधिकृत
- ग) सदस्य सचिव —कृषि शाखा प्रमुख

आवश्यकता अनुसार समितिले कर्मचारी/जनप्रतिनिधि वा अन्य सरोकारवालालाई आमन्त्रण गर्न सक्नेछ । साथै समितिका पदाधिकारीहरूले बैठक तथा अनुगमनको भत्ता नगर कार्यपालिकाको नियम अनुसार पाउनेछन ।

४.२. समितिको काम, कर्तव्य र अधिकार

- क) रामपुर नगरपालिका भित्र रहेको खेतीयोग्य र खेति गरिएको जग्गा, सिंचित क्षेत्र, कृषक घरधुरी, कृषि उत्पादन, उत्पादकत्व, मल कारोबार गर्ने बिक्रेता, ब्यवसायिक कृषक लगायतका कृषि तथ्यांक अध्यावधिक गर्ने ।
- ख) रामपुर नगरपालिका क्षेत्र भित्र खेति गरिएको जग्गाको लागि आवश्यक पर्ने मलको प्रकार र परिमाण प्रक्षेपण गरी प्रदेश समिति समक्ष माग पेश गर्ने ।
- ग) रामपुर नगरपालिका भित्रका वडागत/क्षेत्रगत रूपमा आवश्यक पर्ने मलको आपूर्ति व्यवस्था गर्ने ।
- घ) रामपुर नगरपालिका भित्र निश्चित कार्यक्षेत्र पर्ने गरि मल बिक्रेताको कार्यक्षेत्र तोक्ने ।
- ङ) रामपुर नगरपालिकालाई प्राप्त हुने मल अनुसार मल बिक्रेताका लागि खेतीयोग्य जमिनको क्षेत्रफल र बाली सघनताका आधारमा मलको प्रकार र परिमाण तोक्ने ।

- च) आफ्नो क्षेत्रको कुनै बिक्रेताले निजलाई तोकिएको प्रकार र परिमाणमा मल खपत गर्न नसक्ने जानकारी दिएमा आवश्यकताका आधारमा नगरपालिका क्षेत्रभित्रका अन्य बिक्रेताका लागि कोटा थप गर्ने ।
- छ) रामपुर नगरपालिका स्तरमा आवश्यक पर्ने मलको अभाव हुन नदिन आवश्यक तयारी गर्ने ।
- ज) नगर क्षेत्रभित्रमा मल बिक्रि वितरण व्यवस्थापनको निरीक्षण तथा अनुगमन गर्ने ।
- झ) मल बिक्रि वितरण सम्बन्धमा नगरपालिका भित्रको कृषक तथा बिक्रेताको गुनासो सुन्ने तथा समाधानको लागि काम गर्ने ।
- ४.३. समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा सो समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
- ४.४. मलको कारोबार गर्ने बिक्रेताको दर्ता, नबिकरण समितिको बैठकको अध्यक्षता सो समितिको संयोजकले गर्नेछ ।

खण्ड ५ : बिक्रेताको सूचीमा दर्ता, नबिकरण प्रक्रिया

- १) कार्यालयको सूचना बमोजिम दर्ता हुन आएका निवेदनलाई आधार मानि दर्ता प्रक्रिया अगाडी बढाइनेछ ।
- २) अनुदानको मलको कारोबार गर्ने अनुमति पत्र प्रदान गर्नको लागि आवश्यक कागजातहरू यस प्रकार रहनेछ ।
- क) सम्बन्धित वडाको सिफारिस ।
- ख) बिगतका दुई आर्थिक वर्षको लेखापरिक्षण प्रतिबिदनको प्रतिलिपि ।
- ग) स्थायी लेखा नम्बर दर्ताको प्रमाण ।
- घ) अनुभव, कार्यक्षमता, कार्यक्षमताको विवरण ।
- ङ) नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधि लगायतका भौतिक पूर्वाधारको विवरण ।
- ३) रित्तपूर्वक प्राप्त निवेदनको आधारमा स्थानीय समितिले निवेदकहरू मध्ये आवश्यक मल बिक्रेता छनौट गरी मल बिक्रेताको कार्यक्षेत्र तोक्ने छ ।
- ४) स्थानीय समितिको निर्णय पश्चात नगरपालिका कार्यालयले देहाय बमोजिमको शुल्क लिई अनुसूची १ बमोजिमको अनुमति-पत्र उपलब्ध गराउने वा प्रमाण पत्र नबिकरण गर्नेछ ।
- क) मलको कारोबार गर्ने बिक्रेताको सूचीमा दर्ता शुल्क रु-१०००।-
- ख) नबिकरण शुल्क रु-५००।-
- ५) रामपुर नगरपालिकामा मलको कारोबार गर्ने बिक्रेताको सूचीमा दर्ता/नबिकरण भए पश्चात मात्र उक्त मल बिक्रेता संस्थालाई कार्यालयले कृषि सामग्री कम्पनी लिमिटेड वा अनुदानको मल उपलब्ध

गराउने अन्य संस्थालाई बिक्रेता नियुक्ति वा नविकरण वा मल उपलब्ध गराउनको लागि सिफारिस गर्नेछ ।

- ६) माथि जे भनिएता पनि सूचनाको समय भन्दा अन्य समयमा कार्यालयको मल बिक्रेताको सूचीमा दर्ता/नवीकरण गर्नु पर्ने भएमा वा मल उपलब्ध गराउने संस्थाको लागि सिफारिस गर्नु पर्ने भएमा स्थानीय समितिले निर्णय गरि कार्यालयले सिफारिस गर्नेछ ।

खण्ड -६ बिबिध

यस कार्यविधिमा उल्लेख भएका बाहेक अन्य कुराहरु प्रचलित नियम, कानून, निर्देशिका बमोजिम हुनेछ । यस कार्यविधिले ब्यबस्था गरेको कुनै प्राबधान कार्यन्वयन गर्दा बाधा अड्काउ फुकाउन परेमा समितिको क्षेत्रभिन्न पर्ने समितिले अन्य जटिल नितिगत अवस्थामा कार्यपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची -१
(दफाको उपदफा..... संग सम्बन्धित)
मलको कारोबार गर्ने अनुमति-पत्रको नमुना

रामपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
रामपुर, पाल्पा

दर्ता न.:

स्थायी लेखा न.:

दर्ता मिति:

रासायनिक मलको कारोबार गर्ने अनुमति-पत्र

यस रामपुर नगरपालिका वडा नस्थित रहेको श्रीलाई नेपाल सरकार द्वारा प्राप्त हुने अनुदानको मल कारोबार गर्न “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७” र यस रामपुर नगरपालिकाको “अनुदानको मल वितरण वितरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७” बमोजिम आधिकारिक श्रोतबाट मात्र रासायनिक मलखादको कारोबार गर्ने शर्तमा यस रामपुर नगरपालिकाको मल बिक्रेताको सूचीमा दर्ता गरि प्रमाणपत्र प्रदान गरिएको छ ।

बिक्रेताले कारोबार गर्ने क्षेत्र

१.

२.

.....
कृषि शाखा प्रमुख

.....
प्रमुख प्रशासकीय अधिकृत

